



लुङ्ग्री गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
वडाचौर, रोल्पा

सवारी चालक करार पदको लिखित परीक्षाको पाठ्यक्रम

परीक्षाको किसिम:

क्र.सं.	चरण	विवरण	पूर्णाङ्क	उत्तीर्णाङ्क
१.	प्रथम चरण	लिखित परीक्षा	१००	४०
२.	द्वितीय चरण	प्रयोगात्मक परीक्षा	५०	२५
३.	तेस्रो चरण	अन्तर्वार्ता	३०	-

द्रष्टव्यः

१. प्रथम चरणको लिखित परीक्षामा प्रश्नहरू यथासम्भव नेपाली माध्यमा सोधिनेछन् । तर विषयलाई स्पष्ट गर्नु पर्ने प्रश्न सोध्न सकिनेछ ।
२. प्रथम चरणको लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरूलाई मात्र द्वितीय चरणको प्रयोगात्मक परीक्षामा सम्मिलित गराइनेछ ।
३. द्वितीय चरणको परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूलाई मात्र तृतीय चरणको अन्तर्वार्तामा समावेश गराइने छ ।
४. उम्मेदवारले प्रथम चरण, द्वितीय चरण र तृतीय चरणमा प्राप्त गरेको प्राप्ताङ्कहरू जोडी कूल अङ्कको आधारमा योग्यताक्रमानुसार अन्तिम नतिजा प्रकाशित गरिनेछ ।
५. यो पाठ्यक्रम मिति २०७९ साल माघ ९ गते देखि लागु हुनेछ ।

प्रथम चरण: लिखित परीक्षा योजना

परीक्षा प्रणाली	विषय	उत्तीर्णाङ्क	प्रश्न संख्या र अङ्क	समय
वस्तुगत: बहुवैल्पिक तथा विषयगत प्रश्न	सामान्य ज्ञान र सेवाको ज्ञान	४०	सामान्य ज्ञान (५ प्रश्न x २ अङ्क = १० अङ्क) सेवाको ज्ञान (३० प्रश्न x २ अङ्क = ६० अङ्क) सेवा सम्बन्धी विषयगत (३ प्रश्न x १० अङ्क = ३० अङ्क)	२ घण्टा

प्रथम चरण: लिखित परीक्षाको पाठ्यक्रम

क) सामान्य ज्ञान

१. नेपालको भूगोल र इतिहास सम्बन्धी ज्ञान सामान्य ज्ञान

- ✓ क्षेत्रफल, भौगोलिक सिमाना, भौगोलिक र राजनैतिक (संघ, प्रदेश र स्थानीय विभाजन)
- ✓ ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले नेपालका महत्वपूर्ण स्थलहरू।

२. लुङ्ग्री गाउँपालिकाको भौगोलिक, सामाजिक, सांस्कृतिक, आर्थिक अवस्थाको बारेमा जानकारी।

३. नेपालमा प्रचलित धर्म, भाषा, संस्कृति, जाजाति र जनसंख्या सम्बन्धी ज्ञान।

४. नेपालको वर्तमान संविधान (जारी मिति, भाग, धारा र अनुसूचि संख्या)

५. दुरी मापन सम्बन्धी ज्ञान: माइल, मिटर, किलोमिटर।

ख) सेवा सम्बन्धी विषयवस्तु:

१. सवारी साधन सञ्चालन सम्बन्धी ज्ञान।

- ✓ कार्यालयको सवारी साधन चलाउदा ध्यान दिनुपर्ने कुरा सम्बन्धी सामान्य ज्ञान।
- ✓ एम्बुलेन्स चलाउदा ध्यान दिनुपर्ने कुरा सम्बन्धी सामान्य ज्ञान।

२. सवारी ऐन नियम सम्बन्ध ज्ञान।

- ✓ सवारी नियम (Traffic Rules and Regulations) सम्बन्धी ज्ञान।
- ✓ व्लु बुक र ड्राइभिङ्ग लाइसेन्स
- ✓ सवारी चिन्हहरू
- ✓ ट्राफिक संकेत

३. सवारी साधनको प्राविधिक तथा यान्त्रिक ज्ञान

- ✓ इन्जिन (Engine) सम्बन्धी ज्ञान: इन्जिनको परिचय र फोरस्टोक डिजेल र पेट्रोल इन्जिनको काम गर्ने सिद्धान्त

- ✓ लुब्रिकेशन पद्धति सम्बन्धी ज्ञान: परिचय, लुब्रिकेशन पद्धतिको उद्देश्य, आयल फेर्नुको उद्देश्य, आयल सतहको जाँच, आयल फेर्नु र सतह मिलाउनु, आयल चुहिएको हेरचाह
- ✓ कुलिंग पद्धति सम्बन्धि ज्ञान , कुलिंग पद्धतिको परिचय, कुलिंग पद्धतिको उद्देश्य, कुलेन्टको महत्व, कुलेन्ट सतहको जाँच गर्नु, फ्यान बेल्टको अवस्था जाँच गर्नु
- ✓ फ्युल पद्धति सम्बन्धि ज्ञान वर्णन अनुसार फ्युल फिल्टाको पुनः स्थापना, कार्बुरेटर र पम्पको स्थिरता, ऐअर क्लिनरको फेराई र सरसफाई
- ✓ इग्निशन पद्धति सम्बन्धी ज्ञान , स्पार्क प्लगको वर्णन र स्पार्क प्लगको फेराई र सरसफाई
- ✓ ब्याट्री, इलेक्ट्रिकल पद्धति, स्टेरिंग, टायर र ब्रेक सम्बन्धी ज्ञान
- ✓ विद्युतीय सवारी साधन सम्बन्धी सामान्य ज्ञान

४. सवारी साधन मर्मत सम्बन्धी ज्ञान

५. सवारी साधनको पार्टस र तिनको प्रयोग

६. सुरक्षाका उपायहरू (Safety Precautions) सम्बन्धी ज्ञान, सुरक्षाका उपाय, सवारी चलाउदा र मर्मतको बेला

व्यक्तिगत सुरक्षा, सवारीको सुरक्षा र प्रदुषण सचेतना, दुर्घटना सचेतना सम्बन्धी ज्ञान

७. कार्यालयको सवारी चालकले ध्यान दिनु पर्ने विषयहरू

८. समय पालना तथा अनुशासन सम्बन्धी ज्ञान

९. निवेदन लेखन, लगबुक ढाँचा निर्माण

द्वितीय चरण : प्रयोगात्मक परीक्षा

अङ्क विभाजन

क्र.स.	जाँच	क्रियाकलाप	अङ्क	क्रियाकलाप	अङ्क
१	सवारी साधन चलाउनु पूर्व सवारी साधनको चेक / जाँच	गरेको	५	नगरेको	०
२	सवारी चलाउने स्थानमा भएको संकेत रेखा	नछोएको	५	छोएको	०
३	युटर्न सकेट रेखा	नछोएको	५	छोएको	०
४	आवश्यकता अनुसार साइड लाइटको प्रयोग	गरेको	५	नगरेको	०
५	भोरालोमा अड्याउने	अडिएको	१०	सवारी सरेको	०
६	तोकिएको लाइन / स्थानमा पार्किंग (Parallel, Back)	गरेको	१०	नगरेको	०
७	सवारी चलाउदा सवारीको आवाज	सामान्य	५	असामान्य	०
८	सवारीको बाटोमा भएको बस्तु / सामान	नछोएको	५	छोएको	०